



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को  
नियम (३) बमोजिम प्रकाशित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको सूचनाको विवरण  
(२०८० कार्तिक देखि पौषसम्म)

(क) केन्द्रको स्वरूप र प्रकृति

नापनकसाको क्षेत्रमा आवश्यक दक्ष प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यका साथ वि. सं. २०२५ सालमा नापी विभाग अन्तर्गत नापी तालीम केन्द्रको रूपमा स्थापना गरिएको यो केन्द्रलाई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०५७/३/२६ को निर्णयानुसार विभागस्तरीय कार्यालयको रूपमा "भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र"कायम गरिएको हो। केन्द्रले विगतमा नाप नक्शा सम्बन्धी विभिन्न विषयका छोटो तथा लामो अधिका तालीमहरू मात्र संचालन गर्दै आएकोमा विभागस्तरीय संरचनामा स्तरोन्तरी भए पश्चात् जग्गा प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत जनशक्तिहरूका लागि समेत पुनर्तज्जगी तथा अभिमुखीकरण तालीमहरू संचालन गर्दै आएको छ।

केन्द्रले आफ्नो नियमित तालीम कार्यक्रमहरूका अतिरिक्त वि.सं. २०६४ (इ.सं. २००७) देखि काठमाडौं विश्वविद्यालय संगको विभिन्न तहका शैक्षिक एवम प्राज्ञिक कोर्षहरू संचालनमा सहकार्य गरिरहेको छ। प्रदेश, स्थानीय तह तथा संघ अन्तर्गतका विभिन्न सरकारी निकायहरू लगायत अदालत समेतको आवश्यकता र मागलाई ध्यानमा राखी पछिल्लो समयमा नापनक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा छोटो अधिका तालीमहरू थप गरिएका छन्। भूमि व्यवस्थापन तथा भू उपयोगको क्षेत्रमा गहन जिम्मेवारी पाएका स्थानीय तहको क्षमता विकासका लागि पनि यस केन्द्रले विभिन्न प्रकारका तालिम संचालन गर्दै आइरहेको छ।


भूमि तथा भूमि स्रोतको दिगो व्यवस्थापन, भूमि लगत, भू-अभिलेख र भूस्वामित्वको संरक्षण, आधुनिक प्रविधिको प्रयोग मार्फत नापनक्सामा शुद्धता कायम गर्दै परम्परागत जग्गा प्रशासनलाई समयसापेक्ष सुधार गरी भूमि प्रशासनलाई सुरक्षित, पारदर्शी, विश्वसनीय बनाउन डिजिटल प्रणालीको अवलम्बन, विकास निर्माणका लागि अत्यावश्यक नापनक्सा तथा भौगोलिक सुचना संकलन, विश्लेषण र वितरण लगायत भूमि व्यवस्थाको क्षेत्र दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादनमा यस केन्द्रबाट महत्वपूर्ण कार्य हुदै आइरहेको छ।

(ख) केन्द्रको सांगठनिक परिचय:

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेका विभागस्तरीय कार्यालय मध्ये भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र एक हो। केन्द्रलाई तोकिएको कार्यक्षेत्र अनुसार कार्य सम्पादनको लागि प्रशासन



शाखा, योजना अनुगमन, अनुसन्धान तथा समन्वय शाखा प्रशिक्षण शाखा र प्राज्ञिक शाखा गरी जम्मा ४ शाखाहरु विद्यमान रहेका छन् । यस केन्द्रको संगठन सरचना देहाय बमोजिम रहेको छ ।



(ग) केन्द्रको काम, कर्तव्य र अधिकार

- भूमि व्यवस्थापन तथा नापनक्सा सम्बन्धि विषयमा छोटो तथा लामो अवधिका तालिम तथा प्रशिक्षण कार्यकहरु सञ्चालन गर्नु,
  - नापनक्साको क्षेत्रमा दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादन गर्नु,



- समान प्रकृतिका लक्ष्य रहेका विधविद्यालय लगायतका शैक्षिक संस्थाहरुसंगको सहकार्यमा विभिन्न तहका प्राज्ञिक कार्यक्रमहरु सञ्चालन गर्नु,
- जग्गा प्रशासन तथा व्यवस्थापन संग सम्बन्धित संघ, प्रदेश र स्थानीय तह अन्तरगतका कर्मचारीहरुको सीप तथा दक्षता अभिवृद्धि गर्नु।

(घ) केन्द्रमा रहने कर्मचारी संख्या र कार्य विवरण

केन्द्रको स्वीकृत संगठन संरचना अनुसार ४ बटा शाखाहरुमा कार्यरत कर्मचारीहरुको स्वीकृत दरबन्दी विवरण देहाय अनुसार रहेको छ।

क्र.सं	पद/श्रेणी	दरबन्दी	क्र.सं	पद/श्रेणी	दरबन्दी
१.	रा.प.प्रथम (प्रा.सर्भे)	१	८.	रा.प.अनं.प्रथम(प्र.)	२
२.	रा.प.द्वितीय (प्र.)	१	९.	रा.प.अनं.प्रथम (लेखा)	१
३.	रा.प. द्वितीय (प्रा.सर्भे)	३	१०.	रा.प.अनं.प्रथम (प्रा.सर्भे)	६
४.	रा.प.तृतीय (प्र.)	२	११.	रा.प.अनं.प्रथम (विविध)	१
५.	रा.प.तृतीय (लेखा)	१	१२.	रा.प.अनं.प्रथम (शिक्षा)	१
६.	रा.प.तृतीय (प्रा.सर्भे)	१३	१३.	रा.प.अनं.द्वितीय (प्र.)	१
७.	रा.प.तृतीय (विविध)	१	१४.	हलुका सवारी चालक	२
			१५.	कार्यालय सहयोगी	३
				कूल जम्मा	३९

(ङ) केन्द्रबाट प्रदान गरिने सेवा

१. नापनकसा, भौगोलिक सूचना, भूमि प्रशासन र व्यवस्थापनको क्षेत्रमा नवीनतम प्रविधिहरुको उपयोग गरी विभि नापनकसा, भौगोलिक सूचना, भूमि प्रशासन र व्यवस्थापनको क्षेत्रमा नवीनतम प्रविधिहरुको उपयोग गरी विभिन्न तहका शैक्षिक उपाधि तथा विभिन्न प्रकारका व्यावसायिक तालीम कार्यक्रमहरु संघ प्रदेश र स्थानीय तहमा सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन/क्षमता अभिवृद्धि गर्ने।
२. नापनकसा, भौगोलिक सूचना, भूमि प्रशासन र व्यवस्थापनको क्षेत्रमा खोज, अनुसन्धान सम्बन्धी कार्य गर्ने गराउने।
३. आपसी हितका निमित्त अन्तर्राष्ट्रिय पेशागत संघसंगठन/निकायहरुसँग सम्बन्ध विस्तार गरी ज्ञान, सीप, अनुभव तथा प्रवधिको आदान-प्रदान गर्ने।
४. विभिन्न तहका शैक्षिक उपाधि तथा विभिन्न प्रकारका व्यावसायिक तालीम कार्यक्रमहरु संघ प्रदेश र स्थानीय तहमा सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन/क्षमता अभिवृद्धि गर्ने।
५. नापनकसा, भौगोलिक सूचना, भूमि प्रशासन र व्यवस्थापनको क्षेत्रमा खोज, अनुसन्धान सम्बन्धी कार्य गर्ने गराउने।

३  
X  
गिर्देश्वर



६. आपसी हितका निमित्त अन्तर्राष्ट्रीय पेशागत संघसम्मान सम्बन्ध विस्तार गरी ज्ञान, सीप, अनुभव तथा प्रवधिको आदान-प्रदान गर्ने ।

(च) केन्द्रका शाखा र जिम्मेवार अधिकारी

१. प्रशासन शाखा: निर्देशक श्री राजेन्द्र राउत
२. योजना, अनुगमन, अनुसन्धान तथा समन्वय शाखा: निर्देशक श्री राम कुमार सापकोटा
३. प्रशिक्षण शाखा: निर्देशख श्री सुदिप श्रेष्ठ
४. प्राज्ञिक शाखा: निर्देशक श्री लेखनाथ दाहाल

(छ) सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि:

कानुनद्वारा तोकिएकोमा बाहेक दस्तुर नलाग्ने

(ज) निर्णय गर्ने प्रकृया र अधिकारी

कार्यालय प्रमुख

(झ) निर्णय उपर उजुरी सुन्ने अधिकारी

मन्त्रालय

(ज) प्रमुख र सूचना अधिकारीको नाम र पद

प्रमुख : कार्यकारी निर्देशक श्री जनकराज जोशी

प्रवक्ता: निर्देशक श्री राम कुमार सापकोटा

सूचना अधिकारी : निर्देशक श्री राजेन्द्र राउत

सहायक प्रवक्ता: सुस्मिता तिमिलिसना

(ट) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

१. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सम्बन्धी ऐनहरु

१. भूउपयोग ऐन, २०७६
२. भूमि सम्बन्धी ऐन, २०२१
३. विर्ता उन्मुलन ऐन, २०१६
४. मालपोत ऐन, २०३४
५. जग्गा (नापजाँच) ऐन, २०१९

४  
निर्देशक



६. मुलुकी देवानी संहिता, २०७५
७. राज्य रजौटा ऐन, २०१७ (केही दफा)
८. विर्ता उन्मूलन ऐन, २०१६
९. स्थानीय सरकार संचालन ऐन, २०७४ (केही दफा)
१०. संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन, २०५४ - (केही दफा)
११. मुलुकी देवानी संहिता ऐन, २०७४
१२. मुलुकी देवानी (संहिता) कार्यविधि नियमावली, २०७५
१३. सर्वोच्च अदालतद्वारा प्रतिपादित भूमि सम्बन्धी नजीर तथा सिद्धान्तहरु

## २. नियमावलीहरु

१. भूउपयोग नियमावली, २०७९
२. मालपोत नियमावली, २०३४
३. भूमि सम्बन्धी नियमहरु, २०२१
४. जग्गा (नापजाच) नियमावली, २०५८
५. गुठी संस्थान नियमावली, २०४९
६. खर्क जग्गा राष्ट्रियकरण नियमहरु, २०३३
७. घरजग्गा कर नियमहरु, २०२० (केही नियम)
८. झोरा क्षेत्रको जग्गा सम्बन्धी नियमावली, २०२८
९. विर्ता उन्मूलन नियमावली, २०१७

## ३. गठन आदेश

१. राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८
२. राष्ट्रिय भूमि आयोग गठन आदेश (पहिलो संशोधन समेत), २०७८

## ४. निर्देशिकाहरु

१. जग्गा प्रशासन निर्देशिका, २०५८
२. भूमि सुधार कार्य निर्देशिका, २०६०
३. सरकारी, सार्वजनिक जग्गा संरचना कार्य निर्देशिका, २०६२
४. जग्गाधनी संकेत नंम्बर निर्धारण निर्देशिका

निर्देशक



#### ५. कार्यविधिहरु

१. भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८
२. भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८,
३. भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जरगा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८,
४. जरगा प्रशासन कार्यविधि २०६२
५. भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणिकरणको आधार र मापदण्ड, २०७८,
६. हवाई सर्वेक्षण अनुमति कार्यविधि, २०७९
७. जरगा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८
८. विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि, २०७८
९. लगत सङ्कलन सम्बन्धी कार्यविधि, २०७८

#### ६. नीतिहरु

१. भू-उपयोग नीति, २०७२
२. राष्ट्रिय भूमि नीति, २०७५

#### ७. कार्यनीति

१. सरकारी जरगा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९

निर्देशक



## प्रगति सूचक एवम् भार

क्र.सं.	सूचक	SDG संकेत	इकाई	वेसलाइन	बार्षिक लक्ष्य	अधिल्लो महिनासम्मको प्रगति	पुष महिनाको प्रगति	कु
1	नापनक्सा तथा भूमि व्यवस्थापन तालिम प्राप्त संख्या	16	जना	9765	10000	१०४६१	१८९	
2	पूँजीगत खर्च	8	प्रतिशत	41.4	100	१२.२९	18.12	
3	बेरुजू फछ्यौट	16	प्रतिशत	29.18	100	०.५३%	-	
4	गुनासो फछ्यौट	16	प्रतिशत		100	१००	100	

(ड) तोकिए बमोजिमका अन्य विवरणहरू

केन्द्रका शाखाहरूको कार्यविवरण

क. प्रशासन शाखा

- केन्द्रको संगठन संरचना तथा दरबन्दी परिमार्जन/पुनरावलोकनका लागि संगठन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने, संगठन संरचना स्वीकृत गराउने र कार्यान्वयन गर्ने/गराउने,
- स्वदेशी तथा विदेशी अध्ययन, तालिम, गोष्ठी, सेमिनार, बैठक र अन्तर्राष्ट्रीयामा सहभागिता सम्बन्धमा पूर्व स्वीकृति प्रदान गर्न, मनोनयन गर्न र विदा स्वीकृत गर्न सम्बन्धी प्रारम्भिक कारबाही उठान गर्ने,
- कर्मचारीहरूको सरुवा, वढुवा, नियुक्ति, पदस्थापन र काजका साथै अध्ययन, तालिम, आदिमा सहभागिताका लागि मनोनयन सम्बन्धी कार्य गर्ने/गराउने,
- जनशक्ति विकास र जनशक्तिको व्यवस्थापन सम्बन्धी कार्य गर्ने/गराउने,
- सूचना अधिकारीको जिम्मेवारी वहन गर्ने,
- उजूरी तथा गुनासो व्यवस्थापन गर्ने/गराउने,
- रकमान्तर तथा खर्चको स्वीकृति र ठेककापटा सम्बन्धी कार्य गर्ने/गराउने,
- भौतिक साधन खरिद गर्ने, अभिलेख राख्ने र मर्मत संभार तथा संरक्षण सम्बन्धी कार्य गर्ने/गराउने,
- लेखा परीक्षणबाट देखिन आएका बेरुजुहरू फछ्यौट गर्ने/गराउने,
- कर्मचारी प्रशासनसँग सम्बन्धित ऐन, नियमका सम्बन्धमा परामर्श दिने,



- संगठनलाई गतिशील, चुस्त दुरुस्त बनाउने,
- दण्ड सजाय, प्रोत्साहन पुरस्कार, राजिनामा र अन्य कर्मचारी प्रशासन सम्बन्धी विषयहरूको आधिकारिक राय सहित पेश गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
- परिवर्तन इकाईको रूपमा कार्य सम्पादन गर्ने,
- कर्मचारीहरूको अर्धवार्षिक/वार्षिक कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कार्य गर्ने/गराउने,
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) प्रचलित ऐन र नियमावली तथा सेवा अभियान सञ्चालन निर्देशिका बमोजिम तोकिएका कार्यहरू सम्पादन गर्ने/गराउने,
- केन्द्रको सम्पूर्ण प्रशासनिक कार्यहरू गर्ने,
- वार्षिक कार्यक्रम अनुसार प्रत्येक आर्थिक वर्षको चालु र पूँजीगत तर्फको अनुमानित बजेट तयार गर्ने,
- मन्त्रालय अन्तर्गत विभाग तथा कार्यालयहरूलाई आर्थिक ऐन नियम सम्बन्धमा राय सल्लाह दिने,
- विनियोजित बजेट अन्तर्गत खर्चको विवरण स्वीकृतिको लागि पेश गर्ने र स्वीकृत भए बमोजिम खर्च गर्ने/गराउने,
- केन्द्रको लागि आवश्यक थप निकासा तथा रकमान्तरको कारबाही गर्ने,
- श्रेस्ता अद्यावधिक राख्ने, राख्न लगाउने र खाता सञ्चालन गर्ने/गराउने,
- अन्तर्गतका निकायहरूको आर्थिक कारोबार निरीक्षण, अनुगमन तथा सुपरीवेक्षण गर्ने,
- विकास निर्माण सम्बन्धी खर्चका तथ्यांकहरू अद्यावधिक राख्ने,
- आर्थिक वर्ष व्यतिर भएपछि मन्त्रालय र अन्तर्गतका निकायहरूको चालु तथा पूँजीगत बजेट मौजदात सर्वसंचित कोषमा दाखिला गराउने,
- राजश्व श्रेस्ता व्यवस्थित राख्ने, राख्न लगाउने, धरौटी र उज्ज्राती श्रेस्ता फछ्यौट गर्ने/गराउने,
- सार्वजनिक निर्माण तथा खरिदको भुक्तानी गर्ने,
- कर्मचारी संचयकोष, सावधिक जीवन विमा, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कर, पारिश्रमिक कर सापटी कट्टी रकम सम्बन्धित कार्यालयमा दाखिला गर्ने/गराउने,
- तलब, भत्ता, उपदान, लुगाभत्ता, संचित विदाको रकम तथा औषधि उपचार खर्च उपलब्ध गराउने
- आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने,
- बेरुजुको अद्यावधिक लगत राख्ने र फछ्यौट गर्ने/गराउने,
- भैपरि आउने लगायत निर्दिष्ट अन्य कार्यहरू गर्ने।

#### ख. योजना, अनुगमन, अनुसन्धान तथा परामर्श शाखा

- मन्त्रालयबाट प्राप्त बजेटसिलिङ्ड सबै शाखाहरूलाई उपलब्ध गराउने र वार्षिक कार्यक्रम र बजेट तर्जुमा गर्ने/गराउने,

८  
निर्देशिका



- योजना, कार्यक्रम तथा बजेट छलफलमा भाग लिने/लिन लगाउने र कार्यक्रम तथा बजेटलाई अन्तिम रूप दिने र समन्वय गर्ने,
- केन्द्रको स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने/गराउने,
- सञ्चालित तालिम/कार्यक्रमहरुको सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने/गराउने,
- योजना अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषयहरुमा आफ्नो राय परामर्श दिने,
- तालिम तथा कार्यक्रमहरुको मासिक/त्रैमासिक र वार्षिक लक्ष्य तथा प्रगतिको अनुगमन तथा मूल्याङ्कन गर्ने/गराउने,
- नीति, योजना तथा कार्यक्रम सम्बन्धी विषयमा हुने सभा, सम्मेलन, छलफल कार्यक्रममा भाग लिने/लिन लगाउने,
- केन्द्रको वार्षिक योजना, कार्यक्रम र बजेट छलफल आयोजना गर्ने कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने,
- नीति, योजना कार्यक्रम सम्बन्धमा राय परामर्श दिने,
- नीति योजना तथा कार्यक्रम सम्बन्धी निर्दिष्ट अन्य कार्यहरु गर्ने/गराउने।
- परीक्षा संचालन सम्बन्धी आवश्यक कार्यहरु (जस्तै परीक्षा तालिका निर्धारण, प्रश्नपत्र तयारी, उत्तर पुस्तिका परीक्षण) सञ्चालन गरी अन्तिम नतिजा प्रकाशन गर्ने,
- केन्द्रबाट दिक्षीत जनशक्तिको अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने,
- परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा समय-सापेक्ष सूचना प्रविधि सम्बन्धी कार्यका लागि योजना तर्जुमा गर्ने गराउने,
- समान उद्देश्य राखेका शैक्षिक, प्राज्ञिक, व्यवसायिक संस्थाहरुसँग सहकार्यका लागि आवश्यक छलफल, समन्वय तथा समझदारी गरी सहकार्यका लागि समन्वय गर्ने,
- सहकार्य मार्फत अध्ययन, अनुसन्धान कार्यहरु अगाडी बढाउने,
- केन्द्रमा रहेका शाखाहरु तथा इकाईहरुबीच समन्वय गर्ने, गराउने,
- केन्द्रलाई आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचनाहरुको संकलन, संग्रह तथा अभिलेखीकरण गराउने,
- आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण कार्यमा सहभागी हुने,
- योजना, अनुगमन, अनुसन्धान तथा समन्वय शाखासँग निर्दिष्ट अन्य कार्यहरु गर्ने।

#### ग. प्रशिक्षण शाखा

- एक महिना भन्दा छोटो अवधिका तालिम तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने, भूमि व्यवस्थापनसँग सम्बन्धित उच्च तहका पदाधिकारीहरुको लागी पुनर्तजिगी कार्यक्रम सञ्चालन गर्ने,
- भूमि प्रशासन तथा व्यवस्थापन तालीम अधिकृत स्तर (१ हसा) कार्यक्रम सञ्चालन गर्ने,
- भूमि प्रशासन तथा व्यवस्थापन तालीम (सहायक स्तर) कार्यक्रम सञ्चालन गर्ने,



- जग्गा प्रशासन तथा क्षमता विकास सम्बन्धी अभियानी तालीम कार्यक्रम सञ्चालन गर्ने,
- जग्गा प्रशासन तथा नापी पेशाका अधिकृत तथा सहायक स्तरका कर्मचारीहरूका लागि भूमि व्यवस्थापन/नापनकसा सम्बन्धी अभियानीकरण तालीम कार्यक्रम सञ्चालन गर्ने,
- भूमि व्यवस्थापन सम्बन्धित विगतदेखि संचालनमा रहेका पाठ्यक्रमहरूलाई समसामयिक हुनेगरी परिमार्जन तथा विस्थापित गर्न आवश्यक शैक्षिक कार्यक्रमहरूको रूप तयार गर्न सहयोग गर्ने र सम्भाव्यता अध्ययन गर्ने,
- अमिन तथा सर्वेक्षकहरूका लागि Digital Cadastre तथा भूमि प्रशासन र व्यवस्थापन सम्बन्धी सेवाकालिन तालीम सञ्चालन गर्ने,
- Basic/Advanced Remote Sensing तालिम सञ्चालन गर्ने,
- नवप्रवेशी नापी अधिकृतहरूको लागि Orientation तालीम सञ्चालन गर्ने,
- नवप्रवेशी सहायक स्तरका नापी कर्मचारीहरूको लागि Instrument Handling तथा Orientation तालीम सञ्चालन गर्ने,
- नापी अधिकृतहरूको लागि Professional Course on Geomatics-सेवाकालिन तालीम सञ्चालन गर्ने,
- प्रशिक्षक प्रशिक्षण तालीम सञ्चालन गर्ने,
- न्याधिशहरूको लागि जग्गा प्रशासन सम्बन्धी अभीमूखिकरण सञ्चालन गर्ने,
- अदालतमा कार्यरत अमिन/सर्वेक्षकहरूको लागि Instrument Handling सम्बन्धी तालीम सञ्चालन गर्ने,
- Basic/Advance GIS तालीम सञ्चालन गर्ने,
- विगतदेखि संचालनमा रहेका पाठ्यक्रमहरूलाई समसामयिक हुनेगरी परिमार्जन तथा विस्थापित गर्न आवश्यक शैक्षिक कार्यक्रमहरूको रूप तयार गर्न सहयोग गर्ने र सम्भाव्यता अध्ययन गर्ने,
- स्थानीय तहको लागि GIS तालीम सञ्चालन गर्ने,
- स्थानीय तहको लागि Instrument Handling तालीम सञ्चालन गर्ने,
- स्थानीय तहका लागि भू उपयोग / भूमि व्यवस्थापन तालीम सञ्चालन गर्ने,
- संघ, प्रदेश तथा स्थानीय तहहरूको समन्वय/सहकार्यमा सम्बन्धित स्थानमा गर्ई (प्रशिक्षण केन्द्र परिसर बाहिर) भूमि व्यवस्थापन तथा नापनकसा सम्बन्धी छोटो अवधिका तालीम कार्यक्रमहरू सञ्चालन गर्ने,
- संघ, प्रदेश तथा स्थानीय तहमा आवश्य तथा सान्दर्भिक तालीमहरूको पहिचान गरी सो सञ्चालनका लागि आवश्यक सहजिकरण तथा समन्वय गर्ने,
- विगतदेखि संचालनमा रहेका पाठ्यक्रमहरूलाई समसामयिक हुनेगरी परिमार्जन तथा विस्थापित गर्न आवश्यक शैक्षिक कार्यक्रमहरूको रूप तयार गर्न सहयोग गर्ने र सम्भाव्यता अध्ययन गर्ने,
- सञ्चालित तालीम कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्ने,
- तालीम सञ्चालन सम्बन्धमा अन्य शाखाहरूसँग समन्वय गर्ने,
- प्रशिक्षार्थीहरूको सैद्धान्तिक, अभ्यास र फिल्डकार्यको निरक्षण तथा मूल्यांकन गर्ने,



- प्रशिक्षार्थीहरुको हाजिरी, विदा सिफारिस गरी स्वीकृतिकृत लागि शाखा प्रमुख समक्ष पेश गर्ने,
- प्रशिक्षण कार्यक्रमको दैनिक कार्यतालिका तयार गरी स्वीकृतका लागि पेश गर्ने,
- नवीनतम प्रविधिहरुको पहिचान गरी भूमि प्रशासनमा यसको उपादेयता र सम्भाव्यताका उपायबाटे अध्ययन गरी नयाँ पाठ्यक्रम सहितका तालिम कार्यक्रमहरु सिफारिस गर्ने,
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी तथा विकास सञ्चालकहरुसंग समन्वय र सहकार्य गरी शैक्षिक कार्यक्रम, तालिम, गोष्ठी, सेमिनार, कार्यशाला आयोजनासञ्चालन गर्न सहयोग गर्ने,
- शाखासँग निर्दिष्ट अन्य कार्यहरु गर्ने।

#### घ. प्राज्ञिक शाखा

- ३० कार्यदिन भन्दा लामो अवधिमा सञ्चालन हुने तालिम तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने,
- चौध मोडयुलहरुमा विभाजन गरी वर्ष अवधिको सिनियर तथा जुनियर नापी तालिमको सञ्चालन गर्ने-गराउने,
- तालिमका विभिन्न मोडयुलहरुमा समावेश भएका विषयहरुसंग सम्बन्धित विषय विज्ञ (आन्तरिक तथा बाह्य श्रोत व्यक्ति)हरु मार्फत स्वीकृत पाठ्यक्रम बमोजिम सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने-गराउने,
- दैनिक सेवा प्रवाह सम्बन्धमा स्थलगात अवलोकन तथा अध्ययन भ्रमणहरु आयोजना लगायत नवीनतम प्रशिक्षण विधिहरुको अवलम्बन तथा प्रशिक्षणमा विविधिकरण तथा विस्तार गर्ने,
- विगतदेखि संचालनमा रहेका तालिम कार्यक्रम/पाठ्यक्रमहरुलाई समसामयिक हुनेगरी परिमार्जन तथा विस्थापित गर्न आवश्यक शैक्षिक कार्यक्रमहरुको रूप तयार गर्ने र सम्भाव्यता अध्ययन गर्ने,
- सञ्चालित शैक्षिक कार्यक्रमहरुको प्रभावकारिता मूल्यांकन गर्ने,
- शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धमा अन्य शाखाहरुसंग समन्वय गर्ने,
- प्रशिक्षार्थीहरुको सैद्धान्तिक, अभ्यास र फिल्डकार्यको निरिक्षण तथा मूल्यांकन गर्ने
- प्रशिक्षार्थीहरुको हाजिरी, विदा सिफारिस गरी स्वीकृतिका लागि शाखा प्रमुख समक्ष पेश गर्ने,
- प्रशिक्षण कार्यक्रमको दैनिक कार्यतालिका तयार गरी स्वीकृतका लागि पेश गर्ने,
- क्षेत्रीय फिल्डकार्यको लागि शिविर संचालन गर्ने,
- आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण कार्यमा सहभागी हुने,
- भैपरि आउने लगायत निर्दिष्ट अन्य कार्यहरु गर्ने।

(द) केन्द्रको वेबसाइट तथा ईमेल सम्बन्धि विवरण:

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र: [www.lmtc.gov.np](http://www.lmtc.gov.np)

कार्यालयको ईमेल: [info@lmtc.gov.np](mailto:info@lmtc.gov.np)

सम्पर्क नं. ०११-४९५०५५



- प्रशिक्षार्थीहरुको हाजिरी, विदा सिफारिस गरी स्वीकृतिकृत लागि शाखा प्रमुख समक्ष पेश गर्ने,
- प्रशिक्षण कार्यक्रमको दैनिक कार्यतालिका तयार गरी स्वीकृतका लागि पेश गर्ने,
- नवीनतम प्रविधिहरुको पहिचान गरी भूमि प्रशासनमा यसको उपादेयता र सम्भाव्यताका उपायबारे अध्ययन गरी नयाँ पाठ्यक्रम सहितका तालिम कार्यक्रमहरु सिफारिस गर्ने,
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी तथा विकास सञ्चालकहरुसँग समन्वय र सहकार्य गरी शैक्षिक कार्यक्रम, तालिम, गोष्ठी, सेमिनार, कार्यशाला आयोजनासञ्चालन गर्न सहयोग गर्ने,
- शाखासँग निर्दिष्ट अन्य कार्यहरु गर्ने।

#### घ. प्राज्ञिक शाखा

- ३० कार्यदिन भन्दा लामो अवधिमा सञ्चालन हुने तालिम तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने,
- चौध मोड्युलहरुमा विभाजन गरी वर्ष अवधिको सिनियर तथा जुनियर नापी तालिमको सञ्चालन गर्ने-गराउने,
- तालिमका विभिन्न मोड्युलहरुमा समावेश भएका विषयहरुसँग सम्बन्धित विषय विज्ञ (आन्तरिक तथा बाह्य श्रोत व्यक्ति)हरु मार्फत स्वीकृत पाठ्यक्रम बमोजिम सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने-गराउने,
- दैनिक सेवा प्रवाह सम्बन्धमा स्थलगात अवलोकन तथा अध्ययन भ्रमणहरु आयोजना लगायत नवीनतम प्रशिक्षण विधिहरुको अवलम्बन तथा प्रशिक्षणमा विविधिकरण तथा विस्तार गर्ने,
- विगतदेखि संचालनमा रहेका तालिम कार्यक्रम/पाठ्यक्रमहरुलाई समसामयिक हुनेगरी परिमार्जन तथा विस्थापित गर्न आवश्यक शैक्षिक कार्यक्रमहरुको रूप तयार गर्ने र सम्भाव्यता अध्ययन गर्ने,
- सञ्चालित शैक्षिक कार्यक्रमहरुको प्रभावकारिता मूल्यांकन गर्ने,
- शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धमा अन्य शाखाहरुसँग समन्वय गर्ने,
- प्रशिक्षार्थीहरुको सैद्धान्तिक, अभ्यास र फिल्डकार्यको निरिक्षण तथा मूल्यांकन गर्ने
- प्रशिक्षार्थीहरुको हाजिरी, विदा सिफारिस गरी स्वीकृतिका लागि शाखा प्रमुख समक्ष पेश गर्ने,
- प्रशिक्षण कार्यक्रमको दैनिक कार्यतालिका तयार गरी स्वीकृतका लागि पेश गर्ने,
- क्षेत्रीय फिल्डकार्यको लागि शिविर संचालन गर्ने,
- आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण कार्यमा सहभागी हुने,
- भैपरि आउने लगायत निर्दिष्ट अन्य कार्यहरु गर्ने।

(द) केन्द्रको वेबसाइट तथा ईमेल सम्बन्धि विवरण:

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र: [www.lmtc.gov.np](http://www.lmtc.gov.np)

कार्यालयको ईमेल: [info@lmtc.gov.np](mailto:info@lmtc.gov.np)

सम्पर्क नं. ०११-४९५०५५



भूमि व्यवस्था, महकर्ता, तथा सेवा कार्यालय  
 भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र  
 भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र  
 कार्यालय कोइ मान उदयान  
 खचनी कार्यालय  
 खचनी कार्यालय

आर्थिक वर्ष: २०८०/८१

महिना: पुस

बजेट उपशीर्षक नम्बर: ३३६०४०११३

आयोजना/कार्यक्रम नाम: भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र

खर्च/वित्तीय संकेत नम्बर / नाम	प्राथमिक तह		द्वितीय तह		अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेस्की	पेस्की बाहेक खर्च रकम	बाँकी बजेट	
	स्रोत व्यहोरे निकाय	भुक्तानी विधि	स्रोत व्यहोरे निकाय	भुक्तानी विधि									
21111 परिश्रमिक कर्मचारी					२५,५००,०००.००	१२,४७८,१४२.२०	१०,६९२,३८०.६०	१,७८५,७६१.६०	१२,४७८,१४२.२०	०.००	१२,४७८,१४२.२०	१३,०२१,८५७.८०	
1100001-नेपाल सरकार	01-नगद				२५,५००,०००.००	१२,४७८,१४२.२०	१०,६९२,३८०.६०	१,७८५,७६१.६०	१२,४७८,१४२.२०	०.००	१२,४७८,१४२.२०	१३,०२१,८५७.८०	
21121 पोशाक					४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००
1100001-नेपाल सरकार	01-नगद				४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००
21132 महिला भत्ता					१००,०००.००	३९२,०००.००	३२८,०००.००	६४,०००.००	३९२,०००.००	०.००	, ३९२,०००.००	५०८,०००.००	
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	३९२,०००.००	३२८,०००.००	६४,०००.००	३९२,०००.००	०.००	३९२,०००.००	५०८,०००.००	
21134 कर्मचारीको हैठक भत्ता					१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१००,०००.००
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१००,०००.००
21212 योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च					१००,०००.००	५२,०७६.८२	४१,०६७.३०	११,००९.५२	५२,०७६.८२	०.००	५२,०७६.८२	४७,९२३.१८	
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	५२,०७६.८२	४१,०६७.३०	११,००९.५२	५२,०७६.८२	०.००	५२,०७६.८२	४७,९२३.१८	
21213 योगदानमा आधारित वीमा कोष खर्च					२००,०००.००	७८,४००.००	६५,६००.००	१२,८००.००	७८,४००.००	०.००	७८,४००.००	१२९,६००.००	
1100001-नेपाल सरकार	01-नगद				२००,०००.००	७८,४००.००	६५,६००.००	१२,८००.००	७८,४००.००	०.००	७८,४००.००	१२९,६००.००	
22111 पानी तथा बिजुली					१००,०००.००	३४,२६०.००	३४,२६०.००	०.००	३४,२६०.००	०.००	३४,२६०.००	८६५,७४०.००	
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	३४,२६०.००	३४,२६०.००	०.००	३४,२६०.००	०.००	३४,२६०.००	८६५,७४०.००	
22112 संचार महसुल					५००,०००.००	१०७,३४८.००	१०७,१९८.००	१५०.००	१०७,३४८.००	०.००	१०७,३४८.००	३९२,६५२.००	
1100001-नेपाल सरकार	01-नगद				५००,०००.००	१०७,३४८.००	१०७,१९८.००	१५०.००	१०७,३४८.००	०.००	१०७,३४८.००	३९२,६५२.००	
22212 इन्धन (कार्यालय प्रयोजन)					१,६००,०००.००	५७२,३६६.८४	५४९,३६६.८४	३१,०००.००	५७२,३६६.८४	०.००	५७२,३६६.८४	१,०२७,६३३.१६	
1100001-नेपाल सरकार	01-नगद				१,६००,०००.००	५७२,३६६.८४	५४९,३६६.८४	३१,०००.००	५७२,३६६.८४	०.००	५७२,३६६.८४	१,०२७,६३३.१६	
22213 सवारी साधन मर्मत खर्च					१,१००,०००.००	३८४,९२८.०५	३३३,६९२.००	५१,२३६.०५	३८४,९२८.०५	०.००	३८४,९२८.०५	७९५,०७९.९५	
1100001-नेपाल सरकार	01-नगद				१,१००,०००.००	३८४,९२८.०५	३३३,६९२.००	५१,२३६.०५	३८४,९२८.०५	०.००	३८४,९२८.०५	७९५,०७९.९५	
22214 वीमा तथा नवीकरण खर्च					४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००	
1100001-नेपाल सरकार	01-नगद				४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००	
22221 मेशिनरी तथा औजार मर्मत सम्मार तथा सञ्चालन खर्च					५००,०००.००	६५,९९७.००	६५,९९७.००	०.००	६५,९९७.००	०.००	६५,९९७.००	४३४,०८३.००	
1100001-नेपाल सरकार	01-नगद				५००,०००.००	६५,९९७.००	६५,९९७.००	०.००	६५,९९७.००	०.००	६५,९९७.००	४३४,०८३.००	



बजेट उपशीर्षक नम्बर: २३६०४०९९३

आयोजना/कार्यक्रम नाम: भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र

आर्थिक वर्ष: २०८०/८१

महिना: पुस

खर्च/वित्तीय संकेत नम्बर / नाम	प्राथमिक तह		द्वितीय तह		अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेस्की	पेस्की बाहेक खर्च रकम	बौकी बजेट
	स्रोत व्यहोरे निकाय	भुक्तानी विधि	स्रोत व्यहोरे निकाय	भुक्तानी विधि								
21111 पारिश्रमिक कर्मचारी					२५,५००,०००.००	१२,४७८,९४२.२०	१०,६९२,३८०.६०	१,७८५,७६९.६०	१२,४७८,९४२.२०	०.००	१२,४७८,९४२.२०	१३,०२९,८५७.८०
1100001-नेपाल सरकार	01-नगद				२५,५००,०००.००	१२,४७८,९४२.२०	१०,६९२,३८०.६०	१,७८५,७६९.६०	१२,४७८,९४२.२०	०.००	१२,४७८,९४२.२०	१३,०२९,८५७.८०
21121 पोशाक					४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००
1100001-नेपाल सरकार	01-नगद				४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००
21132 महिनी भत्ता					१००,०००.००	३९२,०००.००	३२८,०००.००	६४,०००.००	३९२,०००.००	०.००	३९२,०००.००	५०८,०००.००
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	३९२,०००.००	३२८,०००.००	६४,०००.००	३९२,०००.००	०.००	३९२,०००.००	५०८,०००.००
21134 कर्मचारीको बैठक भत्ता					१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१००,०००.००
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१००,०००.००
21212 योगदानमा आधारित निवृत्तमरण तथा उपदान कोष खर्च					१००,०००.००	५२,०७६.८२	४९,०६७.३०	११,००९.५२	५२,०७६.८२	०.००	५२,०७६.८२	४७,९२३.९८
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	५२,०७६.८२	४९,०६७.३०	११,००९.५२	५२,०७६.८२	०.००	५२,०७६.८२	४७,९२३.९८
21213 योगदानमा आधारित वीमा कोष खर्च					२००,०००.००	७८,४००.००	६५,६००.००	१२,८००.००	७८,४००.००	०.००	७८,४००.००	१२१,६००.००
1100001-नेपाल सरकार	01-नगद				२००,०००.००	७८,४००.००	६५,६००.००	१२,८००.००	७८,४००.००	०.००	७८,४००.००	१२१,६००.००
22111 पानी तथा बिजुली					१००,०००.००	३४,२६०.००	३४,२६०.००	०.००	३४,२६०.००	०.००	३४,२६०.००	८६५,७४०.००
1100001-नेपाल सरकार	01-नगद				१००,०००.००	३४,२६०.००	३४,२६०.००	०.००	३४,२६०.००	०.००	३४,२६०.००	८६५,७४०.००
22112 संचार महसुल					५००,०००.००	१०७,३४८.००	१०६,११८.००	१५०.००	१०७,३४८.००	०.००	१०७,३४८.००	३९२,६५२.००
1100001-नेपाल सरकार	01-नगद				५००,०००.००	१०७,३४८.००	१०६,११८.००	१५०.००	१०७,३४८.००	०.००	१०७,३४८.००	३९२,६५२.००
22212 इन्चन (कार्यालय प्रयोजन)					१,६००,०००.००	५७२,३६६.८४	५४९,३६६.८४	३९,०००.००	५७२,३६६.८४	०.००	५७२,३६६.८४	१,०२७,६३३.९६
1100001-नेपाल सरकार	01-नगद				१,६००,०००.००	५७२,३६६.८४	५४९,३६६.८४	३९,०००.००	५७२,३६६.८४	०.००	५७२,३६६.८४	१,०२७,६३३.९६
22213 सवारी साधन मर्मत खर्च					१,१००,०००.००	३८४,९२८.०५	३३३,६९२.००	५१,२३६.०५	३८४,९२८.०५	०.००	३८४,९२८.०५	७९५,०७९.९५
1100001-नेपाल सरकार	01-नगद				१,१००,०००.००	३८४,९२८.०५	३३३,६९२.००	५१,२३६.०५	३८४,९२८.०५	०.००	३८४,९२८.०५	७९५,०७९.९५
22214 वीमा तथा नवीकरण खर्च					१,१००,०००.००	४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००
1100001-नेपाल सरकार	01-नगद				४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००
22221 मेशिनरी तथा औजार मर्मत सम्पार तथा सञ्चालन खर्च					५००,०००.००	६५,९९६.००	६५,९९६.००	०.००	६५,९९६.००	०.००	६५,९९६.००	४३४,०८३.००
1100001-नेपाल सरकार	01-नगद				५००,०००.००	६५,९९६.००	६५,९९६.००	०.००	६५,९९६.००	०.००	६५,९९६.००	४३४,०८३.००

खर्च/वित्तीय संकेत नम्बर / नाम	प्राथमिक तह		द्वितीय तह		अन्तिम बजेट	यस महिना सम्मको निकास	मत समिति खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेस्की	पेस्की बाहेक खर्च रकम	बौकी बजेट
	स्रोत व्यहोरे निकाय	भुक्तानी विधि	स्रोत व्यहोरे निकाय	भुक्तानी विधि								
22311 नसलन्द तथा कार्यालय सामग्री					१,६००,०००.००	१,३१७,७६७.५५	१,३१७,७६७.५५	०.००	१,३१७,७६७.५५	०.००	१,३१७,७६७.५५	२८२,२३२.४५
1100001-नेपाल सरकार	01-नगद				१,६००,०००.००	१,३१७,७६७.५५	१,३१७,७६७.५५	०.००	१,३१७,७६७.५५	०.००	१,३१७,७६७.५५	२८२,२३२.४५
22313 पुस्तक तथा सामग्री खर्च					२००,०००.००	१५,०००.००	१५,०००.००	०.००	१५,०००.००	१५,०००.००	१५,०००.००	
1100001-नेपाल सरकार	01-नगद				२००,०००.००	१५,०००.००	१५,०००.००	०.००	१५,०००.००	१५,०००.००	१५,०००.००	
22315 पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च					४००,०००.००	२३६,२५२.००	२२७,२५२.००	९,०००.००	२३६,२५२.००	०.००	२३६,२५२.००	१६३,७४८.००
1100001-नेपाल सरकार	01-नगद				४००,०००.००	२३६,२५२.००	२२७,२५२.००	९,०००.००	२३६,२५२.००	०.००	२३६,२५२.००	१६३,७४८.००
22411 सेवा र परामर्श खर्च					४००,०००.००	२०,०००.००	२०,०००.००	०.००	२०,०००.००	०.००	२०,०००.००	३८,०००.००
1100001-नेपाल सरकार	01-नगद				४००,०००.००	२०,०००.००	२०,०००.००	०.००	२०,०००.००	०.००	२०,०००.००	३८,०००.००
22413 करार सेवा शुल्क					६,३००,०००.००	२,८६६,२३०.८७	२,४३८,६०७.८७	४२७,६२३.००	२,८६६,२३०.८७	०.००	२,८६६,२३०.८७	३,४३३,७६९.९३
1100001-नेपाल सरकार	01-नगद				६,३००,०००.००	२,८६६,२३०.८७	२,४३८,६०७.८७	४२७,६२३.००	२,८६६,२३०.८७	०.००	२,८६६,२३०.८७	३,४३३,७६९.९३
22512 सीप विकास तथा जननेतना तालिम तथा गोदी सम्बन्धी खर्च					६००,०००.००	४५६,०४९.००	०.००	४५६,०४९.००	४५६,०४९.००	२५०,०००.००	२०६,०४९.००	१४३,९५९.००
1100001-नेपाल सरकार	01-नगद				६००,०००.००	४५६,०४९.००	०.००	४५६,०४९.००	४५६,०४९.००	२५०,०००.००	२०६,०४९.००	१४३,९५९.००
22522 कार्यक्रम खर्च					२९,४००,०००.००	९,४२०,३५१.९२	७,७२५,४२६.९२	१,६९४,९२५.००	९,४२०,३५१.९२	४,६८१,०००.००	४,६३९,३५१.९२	१९,९७९,६४८.०८
1100001-नेपाल सरकार	01-नगद				२९,४००,०००.००	९,४२०,३५१.९२	७,७२५,४२६.९२	१,६९४,९२५.००	९,४२०,३५१.९२	४,६८१,०००.००	४,६३९,३५१.९२	१९,९७९,६४८.०८
22529 विविध कार्यक्रम खर्च					२००,०००.००	७२,३५०.००	७२,३५०.००	०.००	७२,३५०.००	०.००	७२,३५०.००	१२७,६५०.००
1100001-नेपाल सरकार	01-नगद				२००,०००.००	७२,३५०.००	७२,३५०.००	०.००	७२,३५०.००	०.००	७२,३५०.००	१२७,६५०.००
22611 अनुगमन, मूल्यांकन खर्च					१,१००,०००.००	२९५,०५५.००	२७८,०३५.००	१७,०२०.००	२९५,०५५.००	०.००	२९५,०५५.००	५०४,९४५.००
1100001-नेपाल सरकार	01-नगद				१,१००,०००.००	२९५,०५५.००	२७८,०३५.००	१७,०२०.००	२९५,०५५.००	०.००	२९५,०५५.००	५०४,९४५.००
22612 धमण खर्च					४००,०००.००	७२,४१६.००	६४,९६६.००	७,४५०.००	७२,४१६.००	०.००	७२,४१६.००	३२७,५८४.००
1100001-नेपाल सरकार	01-नगद				४००,०००.००	७२,४१६.००	६४,९६६.००	७,४५०.००	७२,४१६.००	०.००	७२,४१६.००	३२७,५८४.००
22711 विविध खर्च					६००,०००.००	१३७,५४०.००	१३६,५४०.००	०.००	१३७,५४०.००	०.००	१३७,५४०.००	४६२,४६०.००
1100001-नेपाल सरकार	01-नगद				६००,०००.००	१३७,५४०.००	१३६,५४०.००	०.००	१३७,५४०.००	०.००	१३७,५४०.००	४६२,४६०.००
27211 आवश्यकता					१५,१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१५,१००,०००.००
1100001-नेपाल सरकार	01-नगद				१५,१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१५,१००,०००.००
<b>जम्मा</b>					<b>८८,५००,०००.००</b>	<b>२९,०७४,४५१.२५</b>	<b>२४,५०६,४२७.०८</b>	<b>४,५६८,०२४.९७</b>	<b>२९,०७४,४५१.२५</b>	<b>४,९४६,०००.००</b>	<b>२४,१२८,४५१.२५</b>	<b>५९,४२५,५४८.७५</b>
<b>जम्मा</b>					<b>८८,५००,०००.००</b>	<b>२९,०७४,४५१.२५</b>	<b>२४,५०६,४२७.०८</b>	<b>४,५६८,०२४.९७</b>	<b>२९,०७४,४५१.२५</b>	<b>४,९४६,०००.००</b>	<b>२४,१२८,४५१.२५</b>	<b>५९,४२५,५४८.७५</b>

स्रोतगत जम्मा

1100001-नेपाल सरकार	८८,५००,०००.००	२९,०७४,४५१.२५	२४,५०६,४२७.०८	४,५६८,०२४.९७	२९,०७४,४५१.२५	४,९४६,०००.००	२४,१२८,४५१.२५	५९,४२५,५४८.७५
01-नगद	८८,५००,०००.००	२९,०७४,४५१.२५	२४,५०६,४२७.०८	४,५६८,०२४.९७	२९,०७४,४५१.२५	४,९४६,०००.००	२४,१२८,४५१.२५	५९,४२५,५४८.७५
जम्मा	८८,५००,०००.००	२९,०७४,४५१.२५	२४,५०६,४२७.०८	४,५६८,०२४.९७	२९,०७४,४५१.२५	४,९४६,०००.००	२४,१२८,४५१.२५	५९,४२५,५४८.७५

नेपाल मरकार  
भूमि व्यवस्था, महाकान्ति भूमि व्यवस्था ग्रामीण विकास अधिकारी  
दूसरी व्यवस्था विकास अधिकारी  
भूमि व्यवस्था विकास अधिकारी  
नायालाली जिल्ला  
नायालाली नगरपालिका  
नायालाली नगरपालिका प्रशिद्धि  
नायालाली नगरपालिका प्रशिद्धि, काञ्चनाराजाङ्ग



बचेट उपर्युक्त नम्बर: ३३६०४०९१४  
आयोजना/कार्यक्रम नाम: भूमि व्यवस्थापन प्रशिद्धि केन्द्र

आर्थिक वर्ष: २०८०/८१  
महिना: पुस

खर्च/वित्तीय संकेत नम्बर / नाम	प्राथमिक तह		द्वितीय तह		यस महिना		यस महिनाको सम्मको खर्च		यस महिना		पेस्की वाहेक खर्च रकम		बौकी बजेट
	स्रोत व्यहोर्न	शुलानी विधि	स्रोत व्यहोर्न	भूकारी विधि	निकाय	अन्तिम बजेट	सम्मको निकाय	गत महिना सम्मको खर्च	यस महिना सम्मको खर्च	गत महिना सम्मको खर्च	यस महिना सम्मको खर्च	पेस्की वाहेक खर्च रकम	
31122 भैशिनी तथा औजार	1100001-नेपाल सरकार	02-नगर (आन्तरिक क्षण)	6,800,000.00	6,800,000.00	6,82,192.00	5,72,500.00	6,82,192.00	6,82,192.00	6,82,192.00	6,82,192.00	6,82,192.00	0.00	6,82,192.00
31123 कर्तिव्रत तथा खिल्चर्च	1100001-नेपाल सरकार	02-नगर (आन्तरिक क्षण)	1,500,000.00	1,500,000.00	1,52,912.00	1,52,500.00	1,52,912.00	1,52,912.00	1,52,912.00	1,52,912.00	1,52,912.00	0.00	1,52,912.00
31161 निर्मित भूमिको संरचनात्मक सुधार खर्च	1100001-नेपाल सरकार	02-नगर (आन्तरिक क्षण)	10,000,000.00	10,000,000.00	9,99,491.23	9,99,491.23	9,99,491.23	9,99,491.23	9,99,491.23	9,99,491.23	9,99,491.23	0.00	9,99,491.23
		जम्मा			90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	0.00	90,800,000.00
		स्रोतगत जम्मा			10,800,000.00	10,800,000.00	10,800,000.00	10,800,000.00	10,800,000.00	10,800,000.00	10,800,000.00	0.00	10,800,000.00
		1100001-नेपाल सरकार			90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	0.00	90,800,000.00
		02-नगर (आन्तरिक क्षण)			90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	0.00	90,800,000.00
		जम्मा			90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	90,800,000.00	0.00	90,800,000.00

प्रमाणित गर्ने: .....  
नाम: .....  
पद: .....  
मिति: .....

प्रमाणित गर्ने: .....  
नाम: .....  
पद: .....  
मिति: .....